


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५
को नियम ३ बमोजिम सार्वजनिक गरिएको

जिल्ला प्रशासन कार्यालय, बाराको तेश्रो त्रैमासिक प्रगति विवरण

(PROACTIVE DISCLOSURE)

आ.व. २०८१/०८२

माघ-चैत्र




प्रकाशक


नेपाल सरकार

गृह मन्त्रालय



जिल्ला प्रशासन कार्यालय




प्रमुख जिल्ला अधिकारी

दोस्रो त्रैमासिक प्रगति विवरण
(PROACTIVE DISCLOSURE)



१ जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति:-

नेपाललाई प्रशासकीय दृष्टिकोणले ७ प्रदेश ७७ जिल्लामा विभाजन गरिएको छ । मुलुकको दैनिक प्रशासन लगायत कानूनी राज्यको अवधारणालाई कार्यान्वयनमा ल्याई शान्ति सुरक्षा, अमनचयन र सुशासन कायम गर्ने सन्दर्भमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय प्रशासनलाई विकेन्द्रित शासन व्यवस्था अनुरूप संचालन गर्न तथा शान्ति सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रूपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५(१) ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार जिल्ला प्रशासन कार्यालय, बाराको स्थापना भएका हो ।

यस बारा जिल्ला मधेश प्रदेश अन्तर्गत मध्ये तराईको दक्षिणी भु-भागमा समुन्द्री सतहबाट १५२ मिटर देखि ९१५ मिटरको उचाईमा अवस्थित १२६३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पुर्वमा रौतहट, पश्चिम पर्सा उत्तरमा मकवानपुर जिल्ला र दक्षिणमा भारतको बिहार राज्यको पुर्वीचम्पारण जिल्ला पर्दछ । पुरापुर्वकालमा गढी गौडा र गोश्वाराको रूपमा परिचित गाँउ बारागढीको नामबाट यस जिल्लाको नाम बारा रहन गएको किम्बदन्ती पाईन्छ । ऐतिहासिक धार्मिक स्थलहरूले सु-सज्जित यो जिल्ला साँस्कृतिक तथा पुरातात्विक महत्वको दृष्टिले निकै अगाडी रहेको छ । प्रत्येक ५ बर्षमा लाग्ने गढीमाई मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको व्यापक आगमनको कारण पनि बारा जिल्ला धार्मिक आर्कषणको केन्द्रको रूपमा परिचित छ । औद्योगिक दृष्टिकोणले हेर्दा पनि बारा जिल्ला समानुपातिक रूपमा अगाडी बढेको देखिन्छ ।

वि.स. २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरी राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । जिल्ला प्रशासन कार्यालय नेपालको संविधानको अनुसूची-५ मा रहेको संघको अधिकार सूचिमा रहेका विषयमा सेवा प्रवाह गर्ने संघिय सरकारको महत्वपूर्ण प्रतिनिधि संस्था हो । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयलु मूलतः जिल्लाको शान्ति सुरक्षा , सुशासन कायम गर्ने , विपद व्यवस्थापन, नागरिकता, प्रतिलिपी ,राहदानी वितरण, संस्था दर्ता, राष्ट्रिय परिचय पत्र तथा सम्पूर्ण प्रशासनिक कार्यहरू जिल्लाका सबै कार्यालयहरू बीच आवश्यक समन्वय गराउने नेतृत्वदायी निकायको रूपमा कार्य गर्दै, विकास निर्माणको अनुगमन र सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरू कारवाही र किनारा लगाउने, स्थानीय तहहरू संग सहकार्य लगायत अन्य निकाय तथा क्षेत्रसँग यसको समन्वयकारी र नेतृत्वदायी रहने हुँदा बहुआयामिक निकायको रूपमा यो कार्यालय पर्दछ ।

जिल्ला प्रशासन कार्यालय, बारा, नेपाल




बारा जिल्लाको जनसंख्या, भौगोलिक अवस्था र स्थानीय जनता समेतको माग अनुसार स्थानीय तह, स्थानीय जनतालाई नजिकबाट सेवा पुऱ्याउने उद्देश्यले बारा जिल्लाको ३ स्थानबाट जीतपुर-सिमरा उप-महानगरपालिका, सिम्रौनगढ नगरपालिका र कोल्हवी नगरपालिकाबाट ईलाका प्रशासन कार्यालय मार्फत सेवा प्रवाह भईरहेको छ ।

१.१. जिल्लाको राजनीतिक अवस्था:

क्र.सं.	विवरण	नाम/संख्या	कैफियत
१	प्रदेश	मधेश	
२	जिल्ला	बारा	
३	सदरमुकाम	कलैया	
४	प्रतिनिधि सभा निर्वाचन क्षेत्र	४	
५	प्रदेश सभा निर्वाचन क्षेत्र	८	
६	उपमहानगरपालिका	२	
७	नगरपालिका	५	
८	गाँउपालिका	९	
	जम्मा पालिका संख्या	१६	

१.२. बारा जिल्लाको नक्सा



प्रमुख जिल्ला अधिकारी


२ जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार:-

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम गर्ने ।
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने ।
- हातहतियार खरखजाना सम्बन्धी कार्य गर्ने ।
- विष्फोटक पदार्थ नियन्त्रण सम्बन्धी कार्यगर्ने ।
- विदेशी नागरिक उपर रेखदेख र नियन्त्रण गर्ने ।
- यातायात सम्बन्धी काम गर्ने ।
- संघ, संस्था, पत्रपत्रिका सम्बन्धी कार्य गर्ने ।
- स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
- नागरिकता दिने र सो सम्बन्धी कारवाही चलाउने ।
- कारागार प्रशासन एंव कारागारको सुरक्षा व्यवस्था मिलाउने ।
- आप्रवास सम्बन्धी काम गर्ने ।
- चिठ्ठा, जुवा आदि नियन्त्रण गर्ने ।
- सार्वजनिक स्थानमा अवान्छनीय क्रियाकलाप रोकथाम र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने ।
- प्रकोपमा परेकाहरूको उद्धार र राहतको व्यवस्था मिलाउने र मिलाउन लगाउने ।
- लागू औषध नियन्त्रण सम्बन्धी काम ।
- चलचित्र, हाटवजार, मेला सम्बन्धी कार्यगर्ने ।
- सीमा प्रशासन र इलाका प्रशासन सम्बन्धी काम गर्ने ।
- जिल्ला भित्र रहेको नेपाल सरकारको सम्पत्तिको रेखदेख, नियन्त्रण,मर्मत संभार आदि कार्य गर्ने ।
- निर्वाचन सम्बन्धी कार्य गर्ने ।
- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने ।
- तस्करी नियन्त्रण गर्ने ।
- नाता प्रमाणित गरि दिने ।
- मुआब्जा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- घर भाडा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- नावालाक, असहाय बालबालिकाको संरक्षण गर्ने ।
- मूल्य नियन्त्रण गर्ने, कृतिम अभाव, जमाखोरी अनुचित लाभ गर्न नदिने र दैनिक उपभोग्य
- वस्तुको आपूर्तिको प्रवन्ध मिलाउने ।
- जिल्लास्थित सरकारी कार्यालयहरूको निरीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- जिल्लास्थित कार्यालयहरू वीच समन्वय गर्ने ।
- सभा, समारोहको प्रवन्ध मिलाउने ।




• सामाजिक संघ, संस्था, स्कूल, कलेज, स्वास्थ्य निकाय आदिलाई आवश्यक सहयोग पुऱ्याउने ।

- प्रचलित नेपाल कानूनले तोके अनुसारका मुद्दा मामिलामा आवश्यक कारवाही गर्ने ।
- नेपाल सरकारले तोकेको र दिएको निर्देशन अनुरूपको कार्य गर्ने गराउने ।
- जिल्ला स्थित प्रख्यात र कुख्यात व्यक्तिहरूको अभिलेख राख्ने ।
- जिल्लाभित्र संचालित विकास आयोजना रेखदेख, समन्वय र सहयोग पुऱ्याउने ।
- मदिरा नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- जिल्लास्थित राजनीतिक दलहरू बीच सहज र मैत्री सम्बन्ध बनाउने ।
- नेपाल सरकारको तर्फबाट हुने जिल्लास्थित कार्यमा प्रतिनिधित्व गर्ने ।
- अन्य कुनै पदाधिकारीलाई नतोकिएको कार्य गर्ने ।
- कार्यालय प्रमुखको बैठक गरी जिल्लामा भै रहेका कार्य र समस्याको निराकरणको लागि विकास खोज्ने ।
- जिल्लाको सुरक्षा पार्श्वचित्र म्कतचपूत वभअगचप्तथ एचयाभितयार पारी राख्ने ।
- लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए वमोजिम पदपूर्ति सम्बन्धी काम गर्ने ।
- जिल्लामा ज्यालादर रेट निर्धारण सम्बन्धी कार्य गर्ने ।
- जनतालाई परेको पिरमर्का सम्बन्धी जनगुनासोका सम्बन्धमा छलफल गराई समस्याको समाधान खोज्ने
- जिल्लामा दिनै पिच्छे घटेका घटनाहरूको अभिलेख तयार गरी घटनाको महत्व अनुसार दैनिक/मासिक प्रतिवेदन मन्त्रालयमा पठाउने ।
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने ।
- हातहतियार खरखजाना सम्बन्धी कार्य गर्ने ।
- विष्फोटक पदार्थ नियन्त्रण सम्बन्धी कार्यगर्ने ।
- विदेशी नागरिक उपर रेखदेख र नियन्त्रण गर्ने ।
- यातायात सम्बन्धी काम गर्ने ।
- संघ, संस्था, पत्रपत्रिका सम्बन्धी कार्य गर्ने ।
- स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
- नागरिकता दिने र सो सम्बन्धी कारवाही चलाउने ।
- कारागार प्रशासन एंव कारागारको सुरक्षा व्यवस्था मिलाउने ।
- आप्रवास सम्बन्धी काम गर्ने ।
- चिट्ठा, जुवा आदि नियन्त्रण गर्ने ।
- सार्वजनिक स्थानमा अवान्छनीय क्रियाकलाप रोकथाम र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने ।
- प्रकोपमा परेकाहरूको उद्धार र राहतको व्यवस्था मिलाउने र मिलाउन लगाउने ।


प्रमुख जिल्ला अधिकारी



- लागू औषध नियन्त्रण सम्बन्धी काम ।
- चलचित्र, हाटबजार, मेला सम्बन्धी कार्यगर्ने ।
- सीमा प्रशासन र इलाका प्रशासन सम्बन्धी काम गर्ने ।
- जिल्ला भित्र रहेको नेपाल सरकारको सम्पत्तिको रेखदेख, नियन्त्रण, मर्मत संभार आदि कार्य गर्ने ।
- निर्वाचन सम्बन्धी कार्य गर्ने ।
- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने ।
- तस्करी नियन्त्रण गर्ने ।
- नाता प्रमाणित गरि दिने ।
- मुआब्जा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- घर भाडा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- नावालाक, असहाय बालबालिकाको संरक्षण गर्ने ।
- मूल्य नियन्त्रण गर्ने, कृतिम अभाव, जमाखोरी अनुचित लाभ गर्न नदिने र दैनिक उपभोग्य वस्तुको आपूर्तिको प्रबन्ध मिलाउने ।
- जिल्लास्थित सरकारी कार्यालयहरूको निरीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- जिल्लास्थित कार्यालयहरू बीच समन्वय गर्ने ।
- सभा, समारोहको प्रबन्ध मिलाउने ।
- सामाजिक संघ, संस्था, स्कूल, कलेज, स्वास्थ्य निकाय आदिलाई आवश्यक सहयोग पुऱ्याउने ।
- प्रचलित नेपाल कानूनले तोके अनुसारका मुद्दा मामिलामा आवश्यक कारवाही गर्ने ।
- नेपाल सरकारले तोकेको र दिएको निर्देशन अनुरूपको कार्य गर्ने गराउने ।
- जिल्लास्थित प्रख्यात र कुख्यात व्यक्तिहरूको अभिलेख राख्ने ।
- जिल्लाभित्र संचालित विकास आयोजना रेखदेख, समन्वय र सहयोग पुऱ्याउने ।
- मदिरा नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- जिल्लास्थित राजनीतिक दलहरू बीच सहज र मैत्री सम्बन्ध बनाउने ।
- नेपाल सरकारको तर्फबाट हुने जिल्लास्थित कार्यमा प्रतिनिधित्व गर्ने ।
- अन्य कुनै पदाधिकारीलाई नतोकिएको कार्य गर्ने ।
- कार्यालय प्रमुखको बैठक गरी जिल्लामा भै रहेका कार्य र समस्याको निराकरणको लागि निकास खोज्ने ।
- जिल्लाको सुरक्षा पार्श्वचित्र म्कतचपऱत कभअगचप्तथ एचयाभितयार पारी राख्ने ।
- लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम पदपूर्ति सम्बन्धी काम गर्ने ।
- जिल्लामा ज्यालादर रेट निर्धारण सम्बन्धी कार्य गर्ने ।
- जनतालाई परेको पिरमर्का सम्बन्धी जनगुनासोका सम्बन्धमा छलफल गराई समस्याको


प्रमुख जिल्ला अधिकारी



समाधान खोज्ने

- जिल्लामा दिनै पिच्छे घटेका घटनाहरूको अभिलेख तयार गरी घटनाको महत्व अनुसार दैनिक/मासिक प्रतिवेदन मन्त्रालयमा पठाउने ।


३. जिल्ला प्रशासन कार्यालयमा रहेको कर्मचारी संख्या र कार्य विवरण:-

सि.नं.	पद	श्रेणी	दरबन्दी संख्या	पूर्ति	रिक्त	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	१	१	-	
२	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	१	१	-	
३	प्रशासकीय अधिकृत	रा.प.तृतीय	३	३	-	
४	नायब सुब्बा	रा.प.अन.प्रथम	९	६	३	
५	लेखापाल	रा.प.अन.प्रथम	१	१	-	
६	खरिदार	रा.प.अन.द्वितीय	५	३	२	
७	कम्प्युटर अपरेटर	रा.प.अन.प्रथम	३	१	-	करार २
८	हल्का सवारी चालक	श्रेणी विहिन	२	१	-	करार १
९	कार्यालय सहयोगी	श्रेणी विहिन	७	१	-	करार ६
जम्मा			३३	२०	३	

४. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा:-

- नागरिकता प्रदान गर्ने ।
- राहदानी सिफारिस
- विपद व्यवस्थापन तथा विपद पीडितलाई आर्थिक सहायता वितरण
- नाम थर, उमेर संशोधन र प्रमाणित
- समावेशी प्रमाणित
- ठाडो उजुरी/ गुनासो सम्बोधन गर्ने
- शान्ति सुरक्षाको लागि प्राप्त निवेदन उपर कार्यवही गर्ने
- मुद्दा सम्बन्धी
- मुआब्जा निर्धारण र वितरण गर्ने
- सवारी दुर्घटनाका मृतकका हकदार/ घाईतेलाई क्षतिपूर्ति राहत/औषधी उपचार दिलाई भराई दिने

७



प्रमुख जिल्ला अधिकारी



- हात हतियार इजाजत नविकरण र नामसारी सम्बन्धी
- नाबालक परिचय पत्र सम्बन्धी
- संस्था दर्ता र नविकरण /जिल्लामा शाखा खोलन स्वीकृति
- निजी सुरक्षा कम्पनी दर्ता नविकरण एवं पुनः सञ्चालन अनुमति
- छापाखाना तथा पत्रपत्रिका दर्ता सम्बन्धी
- द्वन्दको क्रममा मृत्यु भएका व्यक्तिका नजिकका हकदारहरुलाई आर्थिक सहायता वितरण
- राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता सम्बन्धी

५. शाखा अनुसार कामको जिम्मेवारी:-

सि.नं.	शाखा	कार्य सम्पादन गर्ने कर्मचारी	जिम्मेवार अधिकारी
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	ना.सु श्री रत्न बहादुर स्याङतान क.अ. श्री अरुण पटेल का.स. सुक्रिता चौधरी	प्र.जि.अ.श्री वसन्त अधिकारी स.प्र.जि.अ.श्री छविरमण भट्टराई प्र.अ. श्री जयचन्द्र साह प्र.अ. श्री मनिषा कर्ण प्र.अ. श्री दिपेन्द्र प्रसाद यादव
२	मुद्दा शाखा	ना.सु श्री अरुण साह क.अ.श्री जय प्रकाश साह	प्र.जि.अ.श्री वसन्त अधिकारी
३	दर्ता चलानी शाखा	का.स. श्री रामजीवन चौधरी	प्र.जि.अ.श्री वसन्त अधिकारी स.प्र.जि.अ.श्री छविरमण भट्टराई
४	लेखा शाखा	ले.पा. श्री दल बहादुर शाही	प्र.जि.अ.श्री वसन्त अधिकारी
५	नागरिकता शाखा	ना.सु. श्री रमेश कुमार राय ना.सु. श्री महेश प्रसाद यादव ना.सु. श्री गीताञ्जली सिंह क.अ. श्री हरिवंश चौधरी खरिदार श्री गजेन्द्र चौधरी ह.स.च श्री अनिल कुमार पासवान का.स. अशोक कुमार केशरी	प्र.जि.अ.श्री वसन्त अधिकारी स.प्र.जि.अ.श्री छविरमण भट्टराई प्र.अ. श्री जयचन्द्र साह प्र.अ. श्री मनिषा कर्ण प्र.अ. श्री दिपेन्द्र प्रसाद यादव


प्रमुख जिल्ला अधिकारी




६	नागरिकता प्रतिलिपि शाखा	ना.सु. श्री उर्मिला पौडेल क.अ. श्री सरोज कुमार साह खरिदार श्री अमेरिका प्रसाद पंडित खरिदार श्री दिपेन्द्र चौधरी का.स. श्री राम प्रसाद ठाकुर का.स. श्री सुमित कुमार पटेल ह.स. रविन्द्र प्रसाद	प्र.जि.अ.श्री बसन्त अधिकारी स.प्र.जि.अ.श्री छविरमण भट्टराई प्र.अ. श्री जयचंद्र साह प्र.अ. श्री मनिषा कर्ण
७	राहदानी शाखा	खरिदार श्री रामस्नेही साह खरिदाद श्री निरज चौधरी	प्र.अ. श्री जयचंद्र साह प्र.अ. श्री मनिषा कर्ण
८	राहदानी वितरण शाखा	खरिदार श्री एम.बि.सी. साह	स.प्र.जि.अ.श्री छविरमण भट्टराई
९	जिन्सी शाखा	खरिदार श्री रामस्नेही साह	प्र.जि.अ.श्री बसन्त अधिकारी
१०	राष्ट्रीय परिचय पत्र	ना.सु. श्री रत्न बहादुर स्याडतान क.अ. जुनैद हवारी क.अ. सिता चौधरी क.अ. श्री संजय चौधरी क.अ. श्री राम ईश्वर राम क.अ. श्री ओमप्रकाश ठाकुर	प्र.जि.अ.श्री बसन्त अधिकारी स.प्र.जि.अ.श्री छविरमण भट्टराई


प्रमुख जिल्ला अधिकारी




६. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:- नागरिक वडापत्र

सि. नं.	सेवा सुविधाको विवरण	आवश्यक पर्ने कागजात र प्रमाणहरू	लाग्ने समय	लाग्ने मूल्य	विमोचक	मुताबे	मुताबे	
१	नागरिकता							
१.१	वंशजको नातले नेपाली नागरिकताको प्रमाण-पत्र	<ul style="list-style-type: none"> अनुसूची १ फारममा स्थानीय तहको सिफारिस । बाबु वा आमाको ना.प.प्र., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको नाप्रतिलिपि .प.प्र., सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित-पत्र । विवाहित महिलाको हकमा पतिको ना.प.प्र., माइतीतर्फको वंशज खुल्ने ना.प.प्र., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्मनिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र । बसाइसराई गरी आउनेहरूको हकमा उपरोक्त प्रमाणहरूका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्रलगायतका कागजातहरू.प. । हुँदै कान देखिने अटो साईजको फोटो -२ प्रति । अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना र विवाह.प.प्र.दर्ता प्रतिलिपि ।.प. विदेशी नागरिकता परित्याग गर्न कारबाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । हुँदै कान देखिने अटो साईजको फोटो -२ प्रति । 	प्रमाण पुगेको सोही दिन	रु. १०१-को टिकट	प्रमाणकीर्त अशुद्ध सम्बन्धित कोटको ना.सु	प्रशि.इ. न.प्र.शि.इ.	रु. १०१-को टिकट	प्रशि.इ. न.प्र.शि.इ.
१.२	वैवाहिक अंगीकृत नागरिकता	<ul style="list-style-type: none"> अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना र विवाह.प.प्र.दर्ता प्रतिलिपि ।.प. विदेशी नागरिकता परित्याग गर्न कारबाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । हुँदै कान देखिने अटो साईजको फोटो -२ प्रति । 	प्रमाण पुगेको सोही दिन	रु. १०१-को टिकट	प्रमाणकीर्त अशुद्ध सम्बन्धित कोटको ना.सु	प्रशि.इ. न.प्र.शि.इ.	रु. १०१-को टिकट	प्रशि.इ. न.प्र.शि.इ.


प्रमुख जिल्ला अधिकारी



क्र. नं.	कर्मचारी नाताले मा.प्र. लि.बा	परिवारको नाताले मा.प्र. लि.बा	शोभी दिन	र. नं. १७। = को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित फाईको मा.सु.	प्रति अ. स.प्रति अ.
१.३			जिल्लामा कार्यरत नेपाल सरकारको कार्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम-२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो -४ प्रति । पिता, आमा वा पतिको नाशहित सनाखत ।, प्र.			
१.४	नैरजाबन्सीय नागरिकता	नेपाली	अनुसूची ८(ग) को फारममा स्थानीय तहको सिफारिस पत्र । सनाखत । प्रतिबद्धतापत्र । शपथ ग्रहण । सम्बन्धीत व्यक्तिको नागरिकताको फोटोकपी । विदेशी नागरिकताको फोटोकपी । विदेशी पासपोर्टको फोटोकपी । आमा र बाबुको नागरिकताको फोटोकपी/ मृत्यु दर्ताको फोटोकपी । विवाहित भएमा पतिको नागरिकताको फोटोकपी नागरिकता परिवर्तन भएको जानकारी पत्र ।	शोभी दिन	प्रशासकीय अधिकृत सम्बन्धित फाईको मा.सु.	प्रति अ. स.प्रति अ.
१.५	नेपाली प्रतिलिपि	नागरिकताको	अनुसूची २ फारममा स्थानीय तहको सिफारिस । तोकिएको ढाँचामा निवेदन । नामन्वर वा जारी, प.प्र. मिति खुलेको प्रमाण । अन्य जिल्लाबाट पालिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त, प.प्र. भएपछि मात्र दिईनेछ । दुवै कान देखिने अटो साईजको फोटो -२ प्रति ।	शोभी दिन	प्रशासकीय अधिकृत सम्बन्धित फाईको मा.सु.	प्रति अ. स.प्रति अ.
२	राहदानी					


प्रकाश जितेंद्रा



क्र.सं.	सम्बन्धित नागरिकता जिल्लामा स्थायी ठेगाना भएकाहरूको हकमा	क) सामान्य सिफारिसको लागि • oline भरेको appointment फाराम । • राष्ट्रिय परिचयपत्र • नागरिकता प्रमाणपत्र । ख) नाबालकको हकमा • नाबालक परिचय पत्रको प्रतिलिपि । • अन्य प्रक्रिया क्रको क अनुसार । १.२.सं. • अन्य प्रक्रिया क्रअनुसार । १.२.सं.	३० दिन	रु. ५,०००।-	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.२	राहदानी हराई अर्का बनाउनु परेमा		३० दिन	रु. २५००।-	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.३	राहदानी भिजेको, केरेमेट वा च्याटिएको	• अन्य प्रक्रिया क्रअनुसार । १.२.सं. • च्याटिएको, केरेमेट भएको वा भिजेको सक्लै राहदानी । • च्याटिएको, केरेमेट वा भिजेको कारण खुलेको निवेदन ।	४५ दिन	रु. १०,०००।-	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.४	बसाईसराईको हकमा	• बसाईसराईको प्रमाण र स्थायी बसोबास खुल्ने जग्गाधनी घरवासको प्रमाण ।			प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.५	कर्मचारी परिवारको हकमा	कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।			प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.६	विवाह भै आएको महिलाको हकमा	• विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।			प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
३	नाबालक परिचयपत्र	• निवेदन । • तोकिएको ढाँचामा स्थानीय तहको सिफारिस । • बाबु र आमाको नानकल र नाता प्रमाणित । प.प्र. • जन्मदर्ता प्रनकल । प.	प्रमाण पुगेको खण्डमा सोही दिन	रु. १०।- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.

१२

पुम्ख जिल्ला अधिकारी



एससयताको मा उत्तिर्ण भएमा शैक्षिक यो १०वा कक्षा

प्रमाण पत्र नकल

• फोटो ३ प्रति ।

४	संस्था सम्बन्धी						प्रवि.अ. वा स.प्र.वि.अ.
४.१	संस्था दर्ता सम्बन्धी	<ul style="list-style-type: none"> ४ प्रति विधान । (साधारण सभाले अनुमोदन गरेको ।) तोकिएको ढाँचामा निवेदन । संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि । स्थानीय तहको सिफारिस । तदर्थ समितिमा रहेका पदाधिकारीहरूको नानकल र प्रहरी .प.प्र. प्रतिवेदन । 	प्रमाण खण्डमा सोही दिन	पुगेको सोही	रु.१०/- को टिकट रु.१,०००।-	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्रवि.अ. वा स.प्र.वि.अ.
४.२	संस्था नविकरण	<ul style="list-style-type: none"> निवेदन । आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र । लेखापरीक्षकको अडिटस अनुमती पत्रको प्रतिलिपि । स्थानीय तहको सिफारिस । लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन । समितिका पदाधिकारीहरूको बैठकको निर्णय । सकल प्रमाण पत्र । तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ । 	प्रमाण खण्डमा दिन	पुगेको सोही	रु.१०/- को टिकट असोज सम्म रु.५००/- थप पुष सम्म रु.१००/- थप असार मसान्त रु.२५०/- प्रत्येक वर्षको हुन आउने एकमुठ रकम रु.१५००/- र चालु आ.व.को हुन आउने रकम समेत लाग्नेछ ।	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्रवि.अ. वा स.प्र.वि.अ.
४.३	संस्थाको सशोधन	<ul style="list-style-type: none"> संस्थाको लेटरमा निवेदन । भेलाको निर्णय । विधान । सकल प्रमाण पत्र । स्थायी लेखा नम्बर । 			रु.१०/- को टिकट		

१३

प्रमुख जिल्ला अधिकारी



४.४	संस्थाको शाखा/कार्यक्षेत्र विस्तार	<ul style="list-style-type: none"> समाजमा कल्याण परिपक्वा आवश्यकता पत्र । संघको लेटरमा निवेदन । संघको सधारणसभा भेलाको निर्णय । शाखामा रहने पदाधिकारीहरूको नाम सहितको जानकारी पत्र । प्रमाणित विधान । कर चुक्त प्रमाणपत्र । नबिकरण सहितको प्रमाणपत्रको नक्कल प्रति । प्यानको प्रमाणपत्र । स्थानीय तहको सिफारिस पत्र । (स.स.पालिका र जि.वडा) शाखाको निर्णय माइन्ट । शाखामा रहने पदाधिकारीहरूको प्रमाणित नेपाली नागरिकता प्रमाणपत्र प्रहरी प्रतिवेदन । 	रु. १०/-को टिकट				प्र.जि.अ. वा स.प्र.जि.अ.
५	सिफारिस						
५.१	नाता प्रमाणित	<ul style="list-style-type: none"> निवेदन । सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित वडाको सिफारिस । स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति । सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो । 	रु १०।-को टिकट	प्रमाण खण्डमा पुगेको सोही दिन	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.	
५.२	अन्य सिफारिस	<ul style="list-style-type: none"> निवेदन । सिफारिस माग गरेको व्यहोरा बमाजिमको स्थानीय तहको सिफारिस । आवश्यकतानुसार सर्जिमिन मुचुल्का । र सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 	रु १०।-को टिकट	प्रमाण खण्डमा पुगेको सोही दिन	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.	
६	राहत वितरण	<ul style="list-style-type: none"> निवेदन । स्थानीय तहको सिफारिस । 	रु १०।-को टिकट	सोही दिन	प्रशासकीय अधिकृत	प्र.जि.अ. वा स.प्र.जि.अ.	



७	पत्रिका दर्ता सम्बन्धी	<ul style="list-style-type: none"> सर्जिमिन मुचुल्का । प्रहरी प्रतिवेदन । सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । तोकिएको ढाँचामा निवेदन । अफसेट प्रेसको सहमती पत्र । अफसेट प्रेसको दर्ता प्रमाणपत्र नविकरण सहित । कर चुक्ता प्रमाण पत्र । स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र । सम्पादक र प्रकाशकको तोकिए अनुसारको शैक्षिक प्रमाण पत्र प्रमाणित सहित । सम्पादक र प्रकाशकको नेपाली नागरिकताको प्रमाणपत्र । प्रहरी प्रतिवेदन । अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । 	रु १०१-को टिकट मासिक पत्रिका रु.२००/- पाक्षिक पत्रिका रु.३००/- साप्ताहिक पत्रिका रु.५००/- अर्ध साप्ताहिक पत्रिका रु.७००/- दैनिक पत्रिका रु.१०००/-	सम्बन्धित फाँटको ना.सु.
८	छापाखाना दर्ता सम्बन्धि	<ul style="list-style-type: none"> घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन । छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी बैक मौज्जाद वा धितो) (प्रमाणित कागजात छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस । निवेदकको नागरिकताको नक्कल प्रति । 	प्रमाण खण्डमा दिन पुगेको सोही	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु. प्र.जि.अ. स.प्र.जि.अ.
९	हातहतियार			
९.१	हातहतियार इजाजत	<ul style="list-style-type: none"> तोकिएको ढाँचामा रु को टिकट टाँसी १०.निवेदन । नागरिकता प्रमाणपत्रको प्रतिलिपी । अन्य बुझ्ने काम कार्यालयले गर्नेछ । 	प्रकृया पुगेको दिन वा सोही दिन	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु. प्र.जि.अ. स.प्र.जि.अ.
९.२	हातहतियार इजाजत पत्र	<ul style="list-style-type: none"> सकल इजाजत पत्र संलग्न गरी रुको टिकट टाँसी निवेदन । 	प्रमाण	प्रशासकीय प्र.जि.अ. वा

१५



प्रमुख जिल्ला अधिकारी



नवीकरण	पुगेको खण्डमा सोही दिन	अधिकृत सम्बन्धित फाँटको ना.सु.	स.प्र.जि.अ.
<ul style="list-style-type: none"> नवीकरण दस्तुर बुझाएको निस्सा । 	<ul style="list-style-type: none"> प्रकृया पुगेपछि सोही दिन 	<ul style="list-style-type: none"> रु १०।-को टिकट 	<ul style="list-style-type: none"> प्र.जि.अ. वा स.प्र.जि.अ
१.३ नामसारी (हातहतियार)	<ul style="list-style-type: none"> मृतकको नामबाट नामसारी गर्नुपर्दा सरोकारवालाको मृतकसंग नाता खुलेको प्रमाण । मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी हातहतियारको सकल इजाजत पत्र । आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । स्थानीय तहको सिफारिस अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । मृत्यु भएको ६ महिना भित्र निवेदन र अंशियार एक जना भन्दा बढी भए हक दिएको मंजुरनामा । 		

प्रमुख जिल्ला अधिकारी

७. निर्णय प्रक्रिया र अधिकारी

- मुद्दा हेर्ने अधिकार बाहेकका अन्य अधिकारहरू स.प्र.जि.अ.मा प्रत्यायोजन भएको छ ।
- मुद्दा सम्बन्धी थुनछेक र फैसला लगायतको निर्णय - प्र.जि.अ.
- निर्णय प्रकृत्या ३ तहमा टुङ्गिने गरेको (फाँटवाला - प्र.अ.- प्र.जि.अ.)

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्र.अ. र स.प्र.जि.अ.ले गरेको निर्णय उपर उजुरी सुन्ने अधिकारी प्रमुख जिल्ला अधिकारी
- प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर उजुरी सुन्ने अधिकारी गृह सचिव

९. जिल्ला प्रशासन कार्यालय, बारा र मतहातका ईलाका प्रशासनवाट सम्पादन भएका कामको विवरण:-

१.सम्पादित प्रमुख कार्यहरू	२०८१ साल माघ देखि चैत्र महिना सम्मको प्रगति विवरण			
	जिल्ला प्रशासन कार्यालय, बारा	ईलाका प्रशासन कार्यालय सिमरा, बारा	ईलाका प्रशासन कार्यालय सिम्रौनगढ, बारा	ईलाका प्रशासन कार्यालय कोल्हवी, बारा
क.नागरिकता शाखा	संख्या	संख्या	संख्या	संख्या
१. वितरण भएका नयाँ नागरिकता संख्या (जना)	महिला	१२९९	४३३	१८२
	पुरुष	१२९६	५२९	२२७
	जम्मा	२५९५	९६२	४०९
२.वैवाहिक अंगिकृत जम्मा (जना)	१८४	२०	३६	१
३. अंगिकृत (जना)	०			
४. जन्म सिद्ध (जना)	०			
५.गैरआवासीय नेपाली नागरिकता	महिला	०		
	पुरुष	०		
	जम्मा	०		
६. प्रतिलिपि नागरिकता वितरण संख्या (जना)	महिला	१२६७	४८९	१८५
	पुरुष	२००८	६९३	२८९
जम्मा	३२७५	११८२	४७४	२८२
ख.प्रशासन शाखा				
१ संस्था दर्ता	१०	५		
२ संस्था नविकरण	४९	२१		
३ ठाडो उजुरी	जिल्ला प्रहरी कार्यालय, बारा	१३४	७	



स्थानीय तह	१०१			
४ पत्रपत्रिका दर्ता	४			
५ समावेशी प्रमाणित	६७२	१०४	०	७६
६ चालचलन प्रमाणित	१७	३४		
७ हातहतियार नविकरण	१			
८ हातहतियार नामसारी	०			
९ नाबालक परिचयपत्र-	४१	३७	०	४
१० दुवै नाम थर प्रमाणित	१३८	१३	०	०

ग.राष्ट्रिय परिचयपत्र शाखा

१.फाराम दर्ता	पुरुष	७७७६	१३८९	८५६	९२७
	महिला	६९६७	१३९२	९८७	९६७
जम्मा		१४७४३	२७८१	१८४३	१८९४
२. जिल्ला स्थित पालिकाहरुबाट	पुरुष				
	महिला				
	जम्मा				

जिल्ला प्रशासन कार्यालय, बाराबाट सम्पादित

१. राहदानी शाखा

	विवरण	संख्या	दर	जम्मा शुल्क	कैफियत	
क. साधारण सिफरिस	सामान्य	२२५३	५,०००/-	१,१२,६५,०००/-		
	नाबालक	५१	२,५००/-	१,२७,५००/-		
	हराएको	२३३	१०,०००/-	२३,३०,०००/-		
	जम्मा			रु.१,३७,२२,५००।-		
ख. राहदानी वितरण	प्राप्त राहदानी संख्या	३१२८	वितरण संख्या	२५०६	वितरण गर्न बाँकी	कैफियत
					गत महिनाको राहदानी समेत गरी

२. राष्ट्रिय परिचयपत्र वितरण संख्या

कार्यालय प्राप्त संख्या	वितरण संख्या	वितरण गर्न बाँकी	कैफियत
४४,३६३।-	१०,६२६।-	३३,७३७।-	

३. शिर्षकगत राजश्व

शिर्षक	रकम रु.	कैफियत
१ ११६११ - व्यवसायले भुक्तानी गर्ने (रु.)	०.००	

प्रमुख जिल्ला अधिकारी

२	१४२१२ - सरकारी सम्पत्तीको विक्रीबाट प्राप्त रकम (रु.)	०.००
३	१४२२७ - राहदानी शुल्क (रु.)	१,३७,२२,२५०
४	१४२२९ - अन्य प्रशासनिक सेवा शुल्क (रु.)	१,७१,४८०
५	१४२२४ - परीक्षा शुल्क (रु.)	४४,१००
६	१४३१२ - अन्य प्रशासनिक दण्ड जरिवाना र जफत (रु.)	१,११,३००
७	१५१११ - बेरुजु (रु.)	०.००
८	१४२५७ - हातहतियारको इजाजतपत्र दस्तुर (रु.)	६०००
जम्मा रकम		१४,०५५,१३०.००

३. मुद्दा शाखा

क्र.सं.	मुद्दाको किसिम	आ.व.२०८०/८१ बाट		आ.व.२०८१/०८२ को माघ महिना देखि चैत्र मसान्त सम्म		कैफियत
		जिम्मेवारी सरी आएको	फछ्यौट	नयाँ दर्ता	फछ्यौट	
१	केही सार्वजनिक अपराध	११	०	०	०	
२	शान्ति विरुद्धको कसुर(मुलुकी अपराध संहिता, २०७४ को ऐनको परिच्छेद २ बमोजिम)	४	१	०	०	
३	कालो बजार तथा अन्य केही सामाजिक अपराध	२	०	२	०	
४	न्युण गुणस्तर	२५	८	२	१४	
५	किरिया खर्च तथा क्षतिपुर्ति समेत	३०	१	५	१	
६	जुवा (मुलुकी अपराध संहिता, २०७४ को ऐनको दफा १२५(१) बमोजिम कसुर)	७	०	१	१	

७	अभद्र व्यवहार (मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ (१) बमोजिम कसुर)	९८९	१८	३७	९
८	व्यक्तिगत घटना दर्ता बढेर (जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्धी विच्छेद र बसाईसराई)	१	०	०	०
९	सार्वजनिक उपद्रवाई (मुलुकी अपराध संहिता, २०७४ को दफा १२४(१) बमोजिम कसुर)	१	०	०	०
	जम्मा	१०७०	२८	४७	२५
४. मुख्य क्रियाकलापहरु					
	क. जिल्ला सुरक्षा समितिको बैठक		६		
	ख. कार्यालय प्रमुख बैठक		३		
	ग. सर्वपक्षीय सर्वदलीय/		४		
	घ. विपद् व्यवस्थापन समितिको बैठक		१		
	ड. अन्य		१०		

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद:-


- सूचना अधिकारी:- श्री छविरमण भट्टराई, स.प्रमुख जिल्ला अधिकारी (९८५५०४५४०३)
- कार्यालय प्रमुख:- श्री बसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी (९८५५००७७७७)

११. सम्बन्धित ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:-

- स्थानीय प्रशासन ऐन, २०२८
- नागरिकता ऐन, २०६३
- नेपाल नागरिकता ऐन (पहिलो संशोधन), २०७९
- राहदानी ऐन, २०६३
- तेजाव २०७९-ऐन-नियमन-पदार्थ-रासायनिक-घातक-अन्य-तथा-



- विष्फोटक पदार्थ ऐन, २०१८
- बालबालिक सम्बन्धी ऐन, २०७५
- भ्रष्टाचार निवारण ऐन, २०५९
- मानव अधिकार आयोग ऐन, २०५३
- यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- सशस्त्र प्रहरी ऐन, २०४८
- सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४
- संस्था दर्ता ऐन, २०३४
- सार्वजनिक सुरक्षा ऐन, २०६०
- संक्षिप्त कार्यविधि ऐन, २०२८
- होटल व्यवस्था तथा मदिराको विक्रि वितरण (नियन्त्रण) ऐन, २०२३
- उपभोक्ता संरक्षण ऐन, २०७५
- कसूरजन्य २०७०-ऐन-जफत-र-नियन्त्रण-रोक्का-साधन-तथा-सम्पत्ति-
- कारागार ऐन, २०१९
- खाद्य ऐन, २०२३
- छापाखाना र प्रकाशन ऐन, २०४८
- जलश्रोत ऐन, २०४९
- जग्गा प्राप्ती ऐन, २०४९
- जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- प्रहरी ऐन, २०१२
- उमेर नाम र जात सच्याउने नियमहरू, २०१७
- नागरिकता नियमावली, २०६३
- नेपाल नागरिकता नियमावली (तेस्रो संशोधन), २०८०
- कारागार नियमावली, २०२०
- खाद्य नियमावली, २०२७
- छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
- जलश्रोत नियमावली, २०५०
- सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५


प्रमुख जिल्ला अधिकारी



- हातहतियार खरखजाना नियमावली, २०२८
- प्रहरी नियमावली, २०२८
- राहदानी नियमावली, २०६७
- सशस्त्र प्रहरी नियमावली, २०६०
- संस्था दर्ता नियमावली, २०४३
- सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१
- मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
- मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३
- लागुऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०६८
- हातहतियार खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९
- नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहँच दिने सम्बन्धी कार्यविधि, २०७५
- सदाचार संहिता, २०७५
- ऋऋत्ख् जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ (संशोधन सहित)
- राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५
- कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० र नियमावली, २०७७
- सूचनको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६
- राष्ट्रिय परिचयपत्र कार्यक्रम संचालन कार्यविधि, २०७७
- ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७
- मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७
- हातहतियार खरखजाना नियमावली (दशौं संशोधन), २०२८
- तेजाव्र तथा अन्य घातक रासायनिक पदार्थ नियमावली (नियमन), २०८०

१२. कार्यालयबाट हुने सेवा प्रवाहको आधार र प्रतिबद्धता

- वार्षिक कार्ययोजना:- २०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गरी सेवा प्रवाह भइरहेको ।
- सेवा प्रवाह सुधार कार्ययोजना: २०८१ बमोजिम सेवा प्रवाह भइरहेको ।
- कार्यालयबाट नियमित सेवा प्रवाह गर्दा प्रचलित कानून, नेपाल सरकारको निर्णय, परिपत्र समेतलाई पूर्ण अनुसरण गरिनेछ ।



प्रमुख जिल्ला अधिकारी



- सेवा प्रवाह नागरिकको हकहितमा पूर्ण केन्द्रकृत (People Centered) रहनुको अतिरिक्त पूर्ण पारदर्शी ढंगबाट हुनेछ ।
- कर्मचारीबाट सेवाग्राही प्रति नम्र व्यवहारको प्रदर्शन एवम् सेवाग्राही जनताबाट कर्मचारी प्रति सद्भाव र विश्वास प्राप्त हुनेछ भन्ने अपेक्षा कार्यालयले गरेको छ ।
- सुशासनको अभिवृद्धि, जनसहभागिता, समयको पालना, जिम्मेवारीपनको बोध, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहका प्रमुखआधार हुनेछन् ।

१३. जिल्ला प्रशासन कार्यालय बारा कलैयाको वेवसाईटको विवरण:-

- वेवसाईट :- www.daobara.moha.gov.np



१४. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय:-


क्र.सं.	सूचना माग संख्या	उपलब्ध तथा आवश्यक कारवाहीको संख्या	कैफियत
१	०	०	

(Signature)
 प्रमुख जिल्ला अधिकारी



सार्वजनिक निकाय सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको सोको विवरण:-

गृह मन्त्रालयको वेबसाइट:- www.moha.gov.np




प्रमुख जिल्ला अधिकारी